



लोक सेवा आयोग पोखरा कार्यालय पार्दी, पोखरा



Website:- www.psc.gov.np
Email:- pokhara@psc.gov.np
फोन:- ०६१-४६३१४५
फ्याक्स:- ०६१-५६३५०६

परीक्षा भवन कायम गरिएको सूचना

सूचना नं. १६/०७७-७८, मिति २०७७/०८/०३

नेपाल प्रहरीको वि.नं. ०४(०७६/७७) (खुला तथा समावेशी) प्रहरी सहायक निरीक्षक पदको श्री गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको प्रतियोगितात्मक लिखित परीक्षा लोक सेवा आयोगको मिति २०७७/०७/२७ को निर्णयानुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गराउने गरी देहाय बमोजिमको परीक्षा केन्द्रमा सञ्चालन हुने गरी परीक्षा केन्द्र कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

परीक्षा कार्यक्रम

विषय	परीक्षा प्रणाली	परीक्षा मिति र समय
सामान्य ज्ञान तथा बौद्धिक परीक्षण	वस्तुगत	२०७७/०८/१८ गते दिनको १.०० बजे (५० मिनेट)
अंग्रेजी तथा नेपाली भाषा	विषयगत	२०७७/०८/१९ गते दिनको १.०० बजे (२ घण्टा ३० मिनेट)
पेशागत सैद्धान्तिक ज्ञान (खण्ड क)	विषयगत	२०७७/०८/२० गते दिनको १.०० बजे (२ घण्टा १५ मिनेट)
पेशागत व्यवहारिक परीक्षण (खण्ड ख)	विषयगत	२०७७/०८/२० गते दिनको ३.२५ बजे (४५ मिनेट)

परीक्षा भवन

उम्मेदवारहरूको दर्ता नम्बर	परीक्षार्थी संख्या	परीक्षा भवन
९००१ देखि ९३०२ सम्म	१२५ जना	श्री जनप्रिय मा.वि. सिमलचौर (क) केन्द्र
९३०३ देखि ९५५२ सम्म	१२५ जना	श्री जनप्रिय मा.वि. सिमलचौर (ख) केन्द्र
९५५६ देखि ९७६४ सम्म	१०० जना	श्री लोक सेवा आयोग पोखरा कार्यालय (ख) केन्द्र, माथिल्लो तल्ला
९७७० देखि माथिका बाँकी सबै उम्मेदवारहरू	७५ जना	श्री लोक सेवा आयोग पोखरा कार्यालय (क) केन्द्र, तल्लो तल्ला

द्रष्टव्य:-१

- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित बिदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन ।
- परीक्षा भवनमा मोबाइल तथा विद्युतीय सामग्री निषेध गरिएको छ ।
- वस्तुगत बहुवैकल्पिक प्रश्नमा क्यालकुलेटर प्रयोग गर्न पाइने छैन ।



लोक सेवा आयोग पोखरा कार्यालय पार्दी, पोखरा



Website:- www.psc.gov.np
Email:- pokhara@psc.gov.np
फोन:- ०६१-४६३१४५
फ्याक्स:- ०६१-५६३५०६

- घ) परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ ।
ङ) परीक्षार्थीले अनिवार्य रूपमा आफ्नो प्रवेशपत्र लिई परीक्षा भवनमा जानुपर्नेछ ।
च) तोकिएको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रमा सहभागी गराइने छैन ।
छ) वस्तुगत बहुउत्तर प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठूलो अक्षर (Capital Letter) मा A, B, C, D लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।
ज) परीक्षार्थीले परीक्षामा आउँदा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र लिई उपस्थित हुनुपर्नेछ ।
झ) तृतीय पत्र खण्ड (क) पेशागत अभिवृत्ति परीक्षण (२ घण्टा १५ मिनेट) को परीक्षा समाप्ति पश्चात उक्त खण्ड क को उत्तर पुस्तिका बुझाई परीक्षार्थीहरू यथास्थानमै रहनु पर्नेछ । सोही बखतमा खण्ड ख को उत्तरपुस्तिका वितरण हुनेछ, उक्त खण्डको नाम नामेसी विवरण भर्न र सोही उत्तरपुस्तिकाको बाहिर रहेको निर्देशन अध्ययन गर्न १० मिनेटको समय रहनेछ ।

द्रष्टव्य:-२ संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन (संचालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड,२०७७ अनुसार परीक्षार्थीले देहायका विषयहरूको पूर्ण पालना गर्नुपर्नेछ

- क) परीक्षा शुरु हुनु भन्दा एक घण्टा तीस मिनेट अगावै परीक्षा केन्द्रमा आइपुगनुपर्नेछ ।
ख) परीक्षा केन्द्र प्रवेश अघि अनिवार्य रूपमा मास्क लगाउनु पर्नेछ । साथै उम्मेदवार स्वयंले आफ्नो प्रयोजनको लागि स्यानिटाइजर तथा खानेपानीको व्यवस्था गर्नुपर्नेछ ।
ग) परीक्षा केन्द्र प्रवेश गर्दा, शौचालय जाँदा आउँदा परीक्षा केन्द्रबाट बाहिरिदा एक आपसमा दुई मिटरको व्यक्तिगत दुरी कायम गर्नु पर्नेछ ।
घ) उत्तरपुस्तिकामा रहेको खाली स्थान काटी उत्तरपुस्तिका गन्ती गरी बुझाई हस्ताक्षर गरी बाहिर जानु पर्नेछ ।
ङ) परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ ।
च) परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
छ) कोभिड-१९ बाट संक्रमित परीक्षार्थीलाई विशेष परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरिएको हुँदा संक्रमित परीक्षार्थीले मोबाइल नम्बर ९८५१२९४९३८ वा ९८६२०४७५२० मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

.....
(टंकप्रसाद पन्थी)
शाखा अधिकृत